



चन्द्रागिरि नगरपालिका
बुद्धागिरि नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
बलम्बु, काठमाडौं



प.सं. :

च.नं. :

बागमती प्रदेश, नेपाल

चन्द्रागिरि नगरपालिका क्षेत्र भित्रको कवाडी सामग्री उत्पादन तथा निकासी सम्बन्धी सम्भाव्यता अध्ययन कार्यको
प्रस्ताव माग सम्बन्धी सूचना

तेस्रो पटक सूचना प्रकाशित मिति २०८३/०४/२१ गते

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६१ बमोजिम नगरपालिकाको क्षेत्राधिकार भित्र नगरपालिकाले विभिन्न प्रकारका कवाडी करको दर निर्धारण गर्ने तथा संकलन गर्ने कानुनी व्यवस्था रहेको छ । यसै गरी चन्द्रागिरि नगरपालिकाको आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) कार्यविधि, २०७८ को दफा १ को उपदफा १(४क) बमोजिम कुनै पनि क्षेत्रको आय ठेक्का गर्नु अगाडि सम्भाव्यता अध्ययन गराउनु पर्नेछ भन्ने व्यवस्था रहेकोले यस नगरपालिका क्षेत्र भित्र एक आर्थिक वर्षमा उत्पादन, संकलन एवं निकासी हुने कवाडीमा संकलन हुने करको अवस्थाको बारेमा सार्वजनिक खरिद नियमावली, २०६४(संशोधन सहित) को नियम ८२(१) को व्यवस्था भित्र रही परामर्शदाता मार्फत सम्भाव्यता अध्ययन गराउनु पर्ने भएकोले यसै साथ संलग्न कार्यसूची बमोजिम ईजाजत प्राप्त फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको ७ (सात) दिन भित्र तपशिल बमोजिमको कागजात सहित आर्थिक प्रस्ताव पेश गर्नु हुन सबैको जानकारीको लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

तपशिल:

- फर्म, कम्पनी दर्ता/नवीकरण प्रमाणपत्र, PAN/VAT दर्ता प्रमाणपत्र, आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।

प्रमुख प्रशासकीय अधिकृत

जगदिश चन्द्र नेपाली
प्रमुख प्रशासकीय अधिकृत

कार्य क्षेत्रगत शर्तहरू (TOR)

पृष्ठभूमि :

प्रस्तुत विषयमा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६१ बमोजिम नगरपालिकाको क्षेत्राधिकार भित्र नगरपालिकाकले विभिन्न प्रकारका कवाडी गरेको दर निर्धारण गर्ने तथा संकलन गर्ने कानुनी व्यवस्था रहेको छ । चन्द्रागिरि नगरपालिकाको आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) कार्यविधि, २०७८ को दफा १ को उपदफा १(४क) मा आगामी आर्थिक वर्षको लागि प्रत्येक आन्तरिक आय श्रोतको उपलब्धता, सम्भावित परिचालन, श्रोत परिचालनको व्यवस्थापन तथा लागत र चालु वर्षको ठेक्का अंक समेत विचार गरी आन्तरिक आयको प्रक्षेपण गरी न्युनतम ठेक्का अंक र असुली कार्यतालिका समेत भएको कार्यान्वयन कार्ययोजना तयार गर्नु पर्नेछ भन्ने व्यवस्था रहेको छ । चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐनले तोकेको दररेट अनुसार यस क्षेत्र भित्र निष्कासन, उत्पादन तथा ओसारपसार हुने आर्थिक ऐन, २०८२ को अनुसूची -५ को क्र.सं २ बमोजिमका कवाडी वस्तुहरूमा कर संकलन गरी आन्तरिक आय वृद्धि गर्ने र फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्यले यो क्षेत्रगत/TOR शर्तहरू तयार गरिएको छ ।

१. सेवाको उद्देश्य:

- च.न.पा क्षेत्र भित्र व्यवसाय गरेका तर कानुन बमोजिम गरेको दायरामा ल्याउन बाँकी रहेका कवाडी संकलन तथा निकासी गर्ने व्यवसायी एवं परिमाणको यथार्थ विवरण अध्यावधिक गरी सम्पूर्ण करदातालाई गरेको दायरामा ल्याउने ।
- वातावरण संरक्षण गर्ने ।
- यस नगर क्षेत्र भित्र उत्पादन हुने कवाडी जन्य सामग्रीको वैज्ञानिक व्यवस्थापन गर्ने ।

२. कार्यक्रमको रूपरेखा :

कवाडी संकलन एवं निकासी करदाताहरूको लगत संकलन गरी प्रारम्भिक प्रतिवेदन तयार भई सके पछि सम्बन्धित करदातालाई नगरपालिकाले प्रकाशन गरेको सुचना एवं पत्राचारको जानकारी एवं गरेको दायरा सम्म ल्याउने कार्यमा सहजीकरण सम्मका कार्य गर्नु पर्नेछ साथै सम्भाव्यता अध्ययन कार्य तपशिल बमोजिमको समय भित्र सम्पन्न गर्नु पर्नेछ ।

- प्रारम्भिक प्रतिवेदन १५ दिन भित्र तयार गर्नु पर्नेछ ।
- अन्तिम प्रतिवेदन सम्झौता भएको मितिले १ महिना भित्र नगरपालिकालाई बुझाउनु पर्नेछ ।

३. आवश्यक योग्यता:

- उलेखित क्षेत्रसंग अनुभव भएको संस्था वा व्यक्ति
- फर्म, कम्पनी दर्ता/ नवीकरण प्रमाणपत्र, PAN/VAT प्रमाणपत्र, आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।

Signature
चन्द्रागिरि नगरपालिका
प्रमुख अधिकारी

४. प्रतिवेदनमा समावेश हुनु पर्ने कुराहरु:

- प्रारम्भिक कार्ययोजना
- उत्पादन सामग्री विवरण, कवाडी उत्पादन क्षेत्र, गणना गरिएको राजस्वको सूची सहितको विवरण
- तुलनात्मक विश्लेषण तालिका सहित विस्तृत प्रतिवेदनमा यस पालिकामा आर्थिक वर्षभरी कवाडी करवाट उठ्न सक्ने कुल राजस्व रकम सहितको अनुमानित अधिकतम विश्लेषणात्मक विवरण
- सम्भाव्यता अध्ययन पश्चात कवाडी सामग्रीको प्रकृति र कवाडी सामग्री उत्पादन र निकासी हुने स्थानको स्पष्ट पहिचान
- अन्तिम प्रतिवेदन (सम्बन्धित स्थानको फोटो, सम्पर्क नम्बर सहितको प्रमाण)

५. कार्यक्रमको अपेक्षित उपलब्धी:

- यस पालिका क्षेत्र भित्र कवाडी उत्पादन, संकलन तथा निकासी गर्ने करदाताको यथार्थ विवरण तयार हुने ।
- अध्ययन पश्चात राजस्वका दायरामा नभएका करदाताहरु करको दायरामा आउने ।
- दर्ता एवं नवीकरण प्रक्रियामा निरन्तरता हुने ।
- सम्भाव्यता अध्ययन पश्चात कवाडी सामग्रीको प्रकृति र कवाडी सामग्री उत्पादन र निकासी हुने स्थानको स्पष्ट पहिचान हुने र करको दर निर्धारण गर्न सहज हुने ।
- राजस्व चुहावट रोकिने ।
- नयां कवाडी व्यवसायीहरु स्वतः करको दायरामा आउने ।

७. भुक्तानी व्यवस्था:

अन्तिम प्रतिवेदन प्राप्त भए पश्चात सम्झौता बमोजिमको रकम भुक्तानी गरिनेछ ।

८. गोपनीयता र आचारसंहिता:

- संकलित सबै जानकारी गोप्य राखिने
- कवाडी संकलन तथा निकासीसंग सम्बन्धित संकलित सम्पूर्ण विवरण स्थानीय तहको स्वामित्वमा मात्रै रहने ।

९. कानून तथा नियमको पालना:

कवाडी संकलन सम्बन्धी सम्पूर्ण कार्य सघीय, प्रादेशिक एवं च.न.पा वाट तयार पारिएको आर्थिक ऐन, २०८२ अन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) कार्यविधि, २०७८ लगायतका अन्य प्रचलित कानूनको परिधि भित्र रही अध्ययन प्रतिवेदन तयार गर्नु पर्ने ।


जतिन्द्र चन्द नेपाली
प्रमुख प्रशासकिय अधिकृत